



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

बारा, कलैया

सूचना प्रकाशन सम्बन्धमा

स्वतः प्रकाशन (Proactive Disclosure)



मिति: २०७९।०९।२९

आ.व. २०७९/८० को दोस्रो त्रैमासिक प्रगति विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम यस कार्यालयबाट २०७९ कार्तिक देखि पौष सम्म ३ महिना अवधिका सूचनाहरु सोही ऐनको दफा ५(४) बमोजिम देहाय अनुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।



(Signature)

प्रमुख जिल्ला अधिकारी




नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

बारा, कलैया



कृष्ण बहादुर कटुवाल
(प्रमुख जिल्ला अधिकारी)



कृष्णप्रसाद आचार्य
(प्रमुख जिल्ला अधिकारी/प्रवक्ता)

(Signature)

प्रमुख जिल्ला अधिकारी



अनुश आचार्य
(प्रशासकीय अधिकृत/सूचना अधिकारी)



(अनिता कुमारी राजलवट)
प्रशासकीय अधिकृत



(Handwritten signature)

प्रमुख जिल्ला अधिकारी

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति:-

नेपाललाई प्रशासकीय दृष्टिकोणले ७ प्रदेश ७७ जिल्लामा विभाजन गरिएको छ । मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याई शान्ति सुरक्षा, अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय प्रशासनलाई विकेन्द्रित शासन व्यवस्था अनुरूप संचालन गर्न तथा शान्ति सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रूपमा संचालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५(१) ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय, बाराको स्थापना भएका हो ।

यस बारा जिल्ला मधेश प्रदेश अन्तर्गत मध्ये तराईको दक्षिणी भु-भागमा समुन्द्री सतहबाट १५२ मिटर देखि ९१५ मिटरको उचाईमा अवस्थित १२६३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा रौतहट, पश्चिम पर्सा उत्तरमा मकवानपुर जिल्ला र दक्षिणमा भारतको बिहार राज्यको पूर्वीचम्पारण जिल्ला पर्दछ । पुरापूर्वकालमा गढी गौडा र गोश्वाराको रूपमा परिचित गाँउ बारागढीको नामबाट यस जिल्लाको नाम बारा रहन गएको किम्बदन्ती पाईन्छ । ऐतिहासिक धार्मिक स्थलहरूले सु-सज्जित यो जिल्ला साँस्कृतिक तथा पुरातात्विक महत्वको दृष्टिले निकै अगाडी रहेको छ । प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको व्यापक आगमनको कारण पनि बारा जिल्ला धार्मिक आर्कषणको केन्द्रको रूपमा परिचित छ । औद्योगिक दृष्टिकोणले हेर्दा पनि बारा जिल्ला समानुपातिक रूपमा अगाडी बढेको देखिन्छ ।

वि.स. २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूचि-५ मा रहेको संघको अधिकार सूचिमा रहेका विषयमा सेवा प्रवाह गर्ने संघीय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयलु मूलतः जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्ने, विपद व्यवस्थापन, नागरिकता, प्रतिलिपी, राहदानी वितरण, संस्था दर्ता, राष्ट्रिय परिचय पत्र तथा सम्पूर्ण प्रशासनिक कार्यहरू जिल्लाका सबै कार्यालयहरू बीच आवश्यक समन्वय गराउने नेतृत्वदायी निकायको रूपमा कार्य गर्दै, विकास निर्माणको अनुगमन र सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरू कारवाही र किनारा लगाउने, स्थानीय तहहरू संग सहकार्य लगायत अन्गय निकाय/क्षेत्रसँग यसको समन्वयकारी र नेतृत्वदायी रहने हुँदा बहुआयामिक निकायको रूपमा यो कार्यालय पर्दछ ।

बारा जिल्लाको जनसंख्या, भौगोलिक अवस्था र स्थानीय जनता समेतको माग अनुसार स्थानीय तह/स्थानीय जनतालाई नजिकवाट सेवा पुऱ्याउने उद्देश्यले बारा जिल्लाको ३ स्थानवाट जीतपुर-सिमरा उप-महानगरपालिका, सिम्रौनगढ नगरपालिका र कोल्हवी नगरपालिका वाट ईलाका प्रशासन कार्यालय मार्फत सेवा प्रवाह भईरहेको छ ।




Copy name
प्रमुख जिल्ला अधिकारी

जिल्लाको राजनीतिक अवस्था:

प्रदेश	२
जिल्ला	बारा
सदरमुकाम	कलैया
प्रतिनिधि सभा निर्वाचन क्षेत्र	४
प्रदेश सभा निर्वाचन क्षेत्र	८
उपमहानगरपालिका	२
नगरपालिका.....	५
गाँउपालिका	९
जम्मा पालिका संख्या:-	१६

२. जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार:-

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम गर्ने ।
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने ।
- हातहतियार खरखजाना सम्बन्धी कार्य गर्ने ।
- विष्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कार्यगर्ने ।
- विदेशी नागरिक उपर रेखदेख र नियन्त्रण गर्ने ।
- यातायात सम्बन्धी काम गर्ने ।
- संघ, संस्था, पत्रपत्रिका सम्बन्धी कार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने ।
- कारागार प्रशासन एंव कारागारको सुरक्षा व्यवस्था मिलाउने ।
- आप्रवास सम्बन्धी काम गर्ने ।
- चिठ्ठा, जुवा आदि नियन्त्रण गर्ने ।
- सार्वजनिक स्थानमा अवान्छनीय क्रियाकलाप रोकथाम र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- प्रकोपमा परेकाहरुको उद्धार र राहतको व्यवस्था मिलाउने र मिलाउन लगाउने ।
- लागू औषध नियन्त्रण सम्बन्धी काम ।
- चलचित्र, हाटवजार, मेला सम्बन्धी कार्यगर्ने ।
- सीमा प्रशासन र इलाका प्रशासन सम्बन्धी काम गर्ने ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सम्पत्तिको रेखदेख, नियन्त्रण, मर्मत संभार आदि कार्य गर्ने ।
- निर्वाचन सम्बन्धी कार्य गर्ने ।
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने ।
- तस्करी नियन्त्रण गर्ने ।
- नाता प्रमाणित गरि दिने ।
- मुआब्जा निर्धारण सम्बन्धी कार्य गर्ने ।





जिल्ला अधिकारी

- घर भाडा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- नावालाक, असहाय बालबालिकाको संरक्षण गर्ने ।
- मूल्य नियन्त्रण गर्ने, कृतिम अभाव, जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य वस्तुको आपूर्तिको प्रवन्ध मिलाउने ।
- जिल्लास्थित सरकारी कार्यालयहरूको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- जिल्लास्थित कार्यालयहरू बीच समन्वय गर्ने ।
- सभा, समारोहको प्रवन्ध मिलाउने ।
- सामाजिक संघ, संस्था, स्कूल, कलेज, स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुऱ्याउने ।
- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने ।
- नेपाल सरकारले तोकेको र दिएको निर्देशन अनुरूपको कार्य गर्ने गराउने ।
- जिल्ला स्थित प्रख्यात र कुख्यात व्यक्तिहरूको अभिलेख राख्ने ।
- जिल्लाभित्र संचालित विकास आयोजना रेखदेख, समन्वय र सहयोग पुऱ्याउने ।
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- जिल्लास्थित राजनीतिक दलहरू बीच सहज र मैत्री सम्बन्ध बनाउने ।
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने ।
- अन्य कुनै पदाधिकारीलाई नतोकिएको कार्य गर्ने ।
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि विकास खोज्ने ।
- जिल्लाको सुरक्षा पाश्चित्र मष्कतचष्मत वभअगचप्तथ एचयाष्भितयार पारी राख्ने ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने ।
- जिल्लामा ज्यालादर रेट निर्धारण सम्बन्धी कार्य गर्ने ।
- जनतालाई परेको पिरमर्का सम्बन्धी जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको समाधान खोज्ने
- जिल्लामा दिनै पिच्छे घटेका घटनाहरूको अभिलेख तयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।
- जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने ।
- हातहतियार खरखजाना सम्बन्धी कार्य गर्ने ।
- विष्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कार्यगर्ने ।
- विदेशी नागरिक उपर रेखदेख र नियन्त्रण गर्ने ।
- यातायात सम्बन्धी काम गर्ने ।
- संघ, संस्था, पत्रपत्रिका सम्बन्धी कार्य गर्ने ।
- स्थानीय प्रशासन सम्बन्धी कार्य गर्ने ।
- नागरिकता दिने र सो सम्बन्धी कारवाही चलाउने ।
- कारागार प्रशासन एवं कारागारको सुरक्षा व्यवस्था मिलाउने ।
- आप्रवास सम्बन्धी काम गर्ने ।
- चिठ्ठा, जुवा आदि नियन्त्रण गर्ने ।



- सार्वजनिक स्थानमा अवान्छनीय क्रियाकलाप रोकथाम र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- प्रकोपमा परेकाहरुको उद्धार र राहतको व्यवस्था मिलाउने र मिलाउन लगाउने ।
- लागू औषध नियन्त्रण सम्बन्धी काम ।
- चलचित्र, हाटवजार, मेला सम्बन्धी कार्यगर्ने ।
- सीमा प्रशासन र इलाका प्रशासन सम्बन्धी काम गर्ने ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सम्पत्तिको रेखदेख, नियन्त्रण, मर्मत संभार आदि कार्य गर्ने ।
- निर्वाचन सम्बन्धी कार्य गर्ने ।
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने ।
- तस्करी नियन्त्रण गर्ने ।
- नाता प्रमाणित गरि दिने ।
- मुआब्जा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- घर भाडा निर्धारण सम्बन्धी कार्य गर्ने ।
- नावालाक, असहाय बालबालिकाको संरक्षण गर्ने ।
- मूल्य नियन्त्रण गर्ने, कृतिम अभाव, जमाखोरी अनुचित लाभ गर्न नदिने र दैनिक उपभोग्य वस्तुको आपूर्तिको प्रवन्ध मिलाउने ।
- जिल्लास्थित सरकारी कार्यालयहरुको निरीक्षण गरी त्यसको प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।
- जिल्लास्थित कार्यालयहरु वीच समन्वय गर्ने ।
- सभा, समारोहको प्रवन्ध मिलाउने ।
- सामाजिक संघ, संस्था, स्कूल, कलेज, स्वास्थ्य निकाय आदिलाई आवश्यक सहयोग पुऱ्याउने ।
- प्रचलित नेपाल कानूनले तोके अनुसारका मुद्दा मामिलामा आवश्यक कारवाही गर्ने ।
- नेपाल सरकारले तोकेको र दिएको निर्देशन अनुरूपको कार्य गर्ने गराउने ।
- जिल्लास्थित प्रख्यात र कुख्यात व्यक्तिहरुको अभिलेख राख्ने ।
- जिल्लाभित्र संचालित विकास आयोजना रेखदेख, समन्वय र सहयोग पुऱ्याउने ।
- मदिरा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- जिल्लास्थित राजनीतिक दलहरु वीच सहज र मैत्री सम्बन्ध बनाउने ।
- नेपाल सरकारको तर्फबाट हुने जिल्लास्थित कार्यमा प्रतिनिधित्व गर्ने ।
- अन्य कुनै पदाधिकारीलाई नतोकिएको कार्य गर्ने ।
- कार्यालय प्रमुखको बैठक गरी जिल्लामा भै रहेका कार्य र समस्याको निराकरणको लागि निकास खोज्ने ।
- जिल्लाको सुरक्षा पार्श्वचित्र ष्कतचपुअत कभअगचण्त्थ एचयाष्भितयार पारी राख्ने ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिम पदपूर्ति सम्बन्धी काम गर्ने ।
- जिल्लामा ज्यालादर रेट निर्धारण सम्बन्धी कार्य गर्ने ।
- जनतालाई परेको पिरमर्का सम्बन्धी जनगुनासोका सम्बन्धमा छलफल गराई समस्याको समाधान खोज्ने ।

(Handwritten Signature)



- जिल्लामा दिने पिच्छे घटेका घटनाहरुको अभिलेख तयार गरी घटनाको महत्व अनुसार दैनिक/मासिक प्रतिवेदन मन्त्रालयमा पठाउने ।

३. जिल्ला प्रशासन कार्यालयमा रहेको कर्मचारी संख्या र कार्य विवरण:-

सि.नं.	पद	श्रेणी	दरबन्दी संख्या	पूर्ति	रिक्त	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	१	१	-	
२	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	१	१	-	
३	प्रशासकीय अधिकृत	रा.प.तृतीय	३	२	-	
४	नायब सुब्बा	रा.प.अन.प्रथम	९	८	२	
५	लेखापाल	रा.प.अन.प्रथम	१	-	१	
६	खरिदार	रा.प.अन.द्वितीय	५	५	-	
७	कम्प्युटर अपरेटर	रा.प.अन.प्रथम	३	-	-	करार २
८	हल्का सवारी चालक	श्रेणी विहिन	२	-	-	करार २
९	कार्यालय सहयोगी	श्रेणी विहिन	७	२	-	करार ४
जम्मा			३३	१९	३	

४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा:-

- नागरिकता प्रदान गर्ने ।
- राहदानी सिफारिस
- विपद व्यवस्थापन तथा विपद पीडितलाई आर्थिक सहायता वितरण
- नाम थर, उमेर संशोधन र प्रमाणित
- समावेशी प्रमाणित
- ठाडो उजुरी/ गुनासो सम्बोधन गर्ने
- शान्ति सुरक्षाको लागि प्राप्त निवेदन उपर कार्यवही गर्ने
- मुद्धा सम्बन्धी
- मुआब्जा निर्धारण र वितरण गर्ने
- सवारी दुर्घटनाका मृतकका हकदार/ घाईतेलाई क्षतिपूर्ति राहत/औषधी उपचार दिलाई भराई दिने
- हात हतियार इजाजत नविकरण र नामसारी सम्बन्धी
- नाबालक परिचय पत्र सम्बन्धी
- संस्था दर्ता र नविकरण /जिल्लामा शाखा खोलन स्वीकृति
- निजी सुरक्षा कम्पनी दर्ता नविकरण एवं पुनः सञ्चालन अनुमति

(Signature)
जिल्ला अधिकारी



- छापाखाना तथा पत्रपत्रिका दर्ता सम्बन्धी
- द्वन्दको क्रममा मृत्यु भएका व्यक्तिका नजिकका हकदारहरूलाई आर्थिक सहायता वितरण
- राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता सम्बन्धी

५. शाखा अनुसार कामको जिम्मेवारी:-

सि.नं.	शाखा	कार्य सम्पादन गर्ने कर्मचारी	जिम्मेवार अधिकारी
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	प्र.अ. श्री अनिता कुमारी राजलवट प्र.अ श्री अनुश आचार्य ना.सु श्री रत्न बहादुर स्याङतान ना.सु. श्री गीताञ्जली सिंह खरिदार श्री ज्ञान बहादुर पुन	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल स.प्र.जि.अ.श्री कृष्णप्रसाद आचार्य
२	मुद्रा शाखा	ना.सु श्री अरुण साह ना.सु श्री सनोज महतो क.अ.श्री जय प्रकाश साह	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल
३	दर्ता चलानी शाखा	का.स. श्री रामजीवन चौधरी	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल स.प्र.जि.अ.श्री कृष्णप्रसाद आचार्य प्र.अ. श्री अनिता कुमारी राजलवट प्र.अ श्री अनुश आचार्य ना.सु श्री रत्न बहादुर स्याङतान ना.सु. श्री गीताञ्जली सिंह खरिदार श्री ज्ञान बहादुर पुन
३	लेखा शाखा	ले.पा. श्री धनी लाल साह	प्र.जि.अ. श्री कृष्ण बहादुर कटुवाल
४	नागरिकता शाखा	प्र.अ. श्री अनिता कुमारी राजलवट प्र.अ. श्री अनुश आचार्य ना.सु. श्री उमेश पासवान ना.सु. श्री गोपाल केसरी क.अ. श्री अशोक केशरी खरिदार श्री गजेन्द्र चौधरी खरिदार श्री विनोद कुमार यादव ह.स. श्री अनिल कुमार पासवान	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल स.प्र.जि.अ.श्री कृष्णप्रसाद आचार्य
५	नागरिकता प्रतिलिपि शाखा	प्र.अ. श्री अनिता कुमारी राजलवट प्र.अ. श्री अनुश आचार्य ना.सु. श्री रमेश कुमार राय	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल स.प्र.जि.अ.श्री कृष्णप्रसाद आचार्य

		<p>खरिदार श्री सुनिल यादव क.अ. श्री ज्योति राज दास स.क.अ. श्री भवना कर्ण क.स. श्री विष्णुदयाल चौधरी क.स. राम प्रसाद ठाकुर ह.स. रविन्द्र प्रसाद</p>	
६	राहदानी शाखा	<p>प्र.अ. श्री अनिता कुमारी राजलवट प्र.अ. श्री अनुश आचार्य ना.सु. हेमराज साह खरिदार श्री रामस्नेही साह खरिदार श्री सरोज मैनाली का.स. श्री सुमित कुमार पटेल का.स. श्री अरुण पटेल</p>	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल
७	जिन्सी शाखा	<p>खरिदार श्री रामस्नेही साह</p>	प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल
८	राष्ट्रीय परिचय पत्र	<p>प्र.अ. अनिता कुमारी राजलवट प्र.अ. श्री अनुश आचार्य ना.सु. श्री रत्न बहादुर स्याडतान ना.सु. श्री हेमराज साह क.अ. श्री सोनी कुमार साह क.अ. जुनैद हवारी क.अ. सिता चौधरी क.अ. श्री देवलाल सिंह सहयोगी सुक्रिता चौधरी</p>	<p>प्र.जि.अ.श्री कृष्ण बहादुर कटुवाल स.प्र.जि.अ.श्री कृष्णप्रसाद आचार्य</p>

(Signature)
प्रमुख जिल्ला अधिकारी



६. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:- नागरिक वडापत्र

सि. नं.	मेवा सुविधाको विवरण	आवश्यक पर्ने कागजात र प्रमाणहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी, शाखा र इकाई	गुनासो अधिकारी	सुत्ने
१	नागरिकता						
१.१	वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र	<ul style="list-style-type: none"> अनुसूची १ फारममा स्थानीय तहको सिफारिस । बाबु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत । तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित-पत्र । प्रमाण पेश गर्न नसकेहरूका लागि वंशजको नाताले ना.प्र.प.लिनु पदा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत । विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत । जन्मभिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र । बसाइसराई गरी आउनेहरूको हकमा उपरोक्त प्रमाणहरूका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरू । दुबै कान देखिने अटो साईजको फोटो -२ प्रति । 	प्रमाण खण्डमा सोही दिन	रु. १०१- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.	वा
१.२	वैवाहिक अंगीकृत नागरिकता	<ul style="list-style-type: none"> अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस । पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि । विदेशी नागरिकता परित्याग गर्ने कारवाही चलाएको प्रमाण । पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत । दुबै कान देखिने अटो साईजको फोटो -२ प्रति । जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सासुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण । र तोकिएको प्रमाणित अनुसूची फारम-२ । सम्बन्धित कार्यालयको सिफारिस पत्र । दुबै कान देखिने अटो साईजको फोटो -४ प्रति । पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत । 	प्रमाण खण्डमा सोही दिन	रु. १०१- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.	वा
१.३	कर्मचारी परिवारको नाताले ना.प्र. लिदा	<ul style="list-style-type: none"> अनुसूची २ फारममा स्थानीय तहको सिफारिस । तोकिएको ढाँचामा निवेदन । ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण । अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । 	सोही दिन	रु. १०१- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.	वा
१.४	नेपाली प्रतिलिपि		सोही दिन	रु. २०१- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित फाँटको ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.	वा



11

४.२	संस्था नविकरण	<ul style="list-style-type: none"> निवेदन । आन्तरिक राज्य कार्यालयबाट कर क्लियरन्स पत्र । लेखापरीक्षकको अडिर्टिस अनुमती पत्रको प्रतिलिपि । स्थानीय तहको सिफारिस । लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन । समितिका पदाधिकारीहरूको बैठकको निर्णय । सकल प्रमाण पत्र । तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ । 	प्रमाण पुगेको खण्डमा सोही दिन	रु.१०/- को टिकट असोज सम्म रु.500/- थप पुष सम्म रु.100/- थप असार मसान्त रु.250/- प्रत्येक वर्षको हुन आउने एकमुष्ट रकम रु.1500/- र चालु आ.व.को हुन आउने रकम समेत लाग्नेछ ।	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
४.३	संस्थाको विधान सशोधन	<ul style="list-style-type: none"> संस्थाको लेटरमा निवेदन । भेलाको निर्णय । विधान । सकल प्रमाण पत्र । स्थायी लेखा नम्बर । समाजमा कल्याण परिपक्वा आवद्धता पत्र । 		रु.१०/- को टिकट		
४.४	संस्थाको शाखा/कार्यक्षेत्र विस्तार	<ul style="list-style-type: none"> संघको लेटरमा निवेदन। संघको सधारणसभा भेलाको निर्णय । शाखामा रहने पदाधिकारीहरूको नाम सहितको जानकारी पत्र । प्रमाणित विधान । कर चुक्त प्रमाणपत्र । नविकरण सहितको प्रमाणपत्रको नक्कल प्रति । प्यानको प्रमाणपत्र । स्थानीय तहको सिफारिस पत्र । (स.स.पालिका र जि.वडा) शाखाको निर्णय माइन्स्ट । शाखामा रहने पदाधिकारीहरूको प्रमाणित नेपाली नागरिकता प्रमाणपत्र प्रहरी प्रतिवेदन । 		रु.१०/- को टिकट		
५	सिफारिस					
५.१	नाता प्रमाणित	<ul style="list-style-type: none"> निवेदन । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित वडाको सिफारिस । स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति । सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो । 	प्रमाण पुगेको खण्डमा सोही दिन	रु १०।- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
५.२	अन्य सिफारिस	<ul style="list-style-type: none"> निवेदन । सिफारिस माग गरेको ब्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस । आवश्यकतानुसार सर्जिमिन मुचुल्का । र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 	प्रमाण पुगेको खण्डमा सोही दिन	रु १०।- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.
६	राहत वितरण	<ul style="list-style-type: none"> निवेदन । स्थानीय तहको सिफारिस । सर्जिमिन मुचुल्का । प्रहरी प्रतिवेदन । सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 	सोही दिन	रु १०।- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. वा स.प्र.जि.अ.

13

13

13



७	पत्रिका दर्ता सम्बन्धी	<ul style="list-style-type: none"> • तोकिएको ढाँचामा निवेदन । • अफसेट प्रेसको सहमती पत्र । • अफसेट प्रेसको दर्ता प्रमाणपत्र नविकरण सहित । • कर बुक्का प्रमाण पत्र । • स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र । • सम्पादक र प्रकाशकको तोकिए अनुसारको शैक्षिक प्रमाण पत्र प्रमाणित सहित । • सम्पादक र प्रकाशकको नेपाली नागरिकताको प्रमाणपत्र । • प्रहरी प्रतिवेदन । • अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । 	प्रमाण पुरेको खण्डमा सोही दिन	रु.१०/- को टिकट रु.१०००/-	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.
८	छापाखाना दर्ता सम्बन्धि	<ul style="list-style-type: none"> • घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । • छापाखाना सञ्चालन गर्न बाग्ने पुँजी (बैंक मौज्जाद वा थितो प्रमाणित कागजात) • छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । • निवेदकको नागरिकताको नक्कल प्रति । 	प्रकृया पुरेको दिन वा सोही दिन		प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.
९	हातहतियार					
९.१	हातहतियार खरिद इजाजत	<ul style="list-style-type: none"> • तोकिएको ढाँचामा रु.१० को टिकट टाँसी निवेदन । • नागरिकता प्रमाणपत्रको प्रतिलिपी । • अन्य बुझ्ने काम कार्यालयले गर्नेछ । 	प्रमाण पुरेको खण्डमा सोही दिन		प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.
९.२	हातहतियार इजाजत पत्र नविकरण	<ul style="list-style-type: none"> • सक्कल इजाजत पत्र संलग्न गरी रु.१० को टिकट टाँसी निवेदन । • नवीकरण दस्तुर बुझाएको निस्सा । 	प्रकृया पुरेपछि सोही दिन	रु.१०/- को टिकट	प्रशासकीय अधिकृत सम्बन्धित ना.सु.	प्र.जि.अ. स.प्र.जि.अ.
९.३	नामसारी (हातहतियार)	<ul style="list-style-type: none"> • मृतको नामबाट नामसारी गर्नुपर्दा • सरोकारवालाको मृतकसग नाता खुलेको प्रमाण । • मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी • हातहतियारको सक्कल इजाजत पत्र । • आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । • स्थानीय तहको सिफारिस • अन्य आवश्यक व्यहोरा कार्यालय बुझ्ने छ । • मृत्यु भागको ६ महिना भित्र निवेदन र अशियाार एक जना भन्दा बढी भाए हक दिएको मंजुरनामा । 	"	"	"	"

Signature
 जिला प्रशासक, कैलाली



७. निर्णय प्रक्रिया र अधिकारी

- मुद्दा हेर्ने अधिकार बाहेकका अन्य अधिकारहरु स.प्र.जि.अ.मा प्रत्यायोजन भएको छ ।
- मुद्दा सम्बन्धी थुनछेक र फैसला लगायतको निर्णय - प्र.जि.अ.
- निर्णय प्रकृया ३ तहमा टुङ्गिने गरेको (फाँटवाला - प्र.अ.- प्र.जि.अ.)

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्र.अ. र स.प्र.जि.अ.ले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी प्रमुख जिल्ला अधिकारी
- प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर उजुरी सुन्ने अधिकारी गृह सचिव

९. जिल्ला प्रशासन कार्यालयवाट सम्पादन भएका कामको विवरण:-

१.सम्पादित प्रमुख कार्यहरु		२०७९ कार्तिक १ गते देखि पौष समान्तसम्मको सम्पादित कामको विवरण			
		जिल्ला प्रशासन कार्यालय,बारा	इलाका प्रशासन कार्यालय, सिमरा	इलाका प्रशासन कार्यालय, सिम्रौनगढ	इलाका प्रशासन कार्यालय,कोल्हवी
क. नागरिकता शाखा		संख्या	संख्या	संख्या	संख्या
१.नयाँ नागरिकता	महिला	१३८७	४७२	४१२	१४८
	पुरुष	१४२२	५३४	३५५	१३५
जम्मा		२८०९	१००६	७६७	२८३
२.वैवाहिक अंगिकृत नागरिकता		२३१	३०	८६	२
३. अंगिकृत					
४. जन्म सिद्ध					
५.प्रतिलिपि नागरिकता वितरण	महिला	७५५	३१०	११८	१४३
	पुरुष	१९०९	५३५	९४	१४३
जम्मा		२६६४	८४५	२१२	२८६
ख. प्रशासन शाखा					
१. संस्था दर्ता		१४	३		
२.संस्था नविकरण		६०	१३		
३.शाखा विस्तार/ कार्यक्षेत्र विस्तार					
४.ठाडो उजुरी- जिल्ला प्रहरी कार्यालय		३०७	७		
५.ठाडो उजुरी-स्थानीय पालिका		४			
६.पत्रपत्रिका दर्ता					
७.छापाखाना दर्ता					
८.समावेशी प्रमाणित		४२४	५५		५५
९.चालचलन प्रमाणित		५७	४		
१०.हातहतियार नविकरण		१२			
११.हातहतियार नामसारी					



(Handwritten signature)

जिल्ला अधिकारी

१२. नाबालक प्रमाणित		२१	१७		
१३. दुवै नाम थर प्रमाणित		४९	४		
१४. तेजाब वा अन्य घातक रासायनिक पदार्थ स्वीकृत पत्र		४			
ग. राहदानी शाखा					
१. साधारण सिफारिस		२८०२			८
२. E राहदानी वितरण		२२५५			
घ. राष्ट्रिय परिचयपत्र शाखा					
१. फाराम दर्ता	पुरुष	५९९२	१४०७	२१०४	१०६५
	महिला	७१६	८३४		
	जम्मा	६६२८	२२४१		
ड. लेखा शाखा					
१. धरौटी (रु.)		२३९०३३८/-			
च. कार्यालय तर्फ					
१. पूजीगत खर्च (रु.)		७८८९२६/-			
२. चालु खर्च (रु.)		१३०९१८४८/-			
३. राहदानी शुल्क (रु.)		३९८५५०००/-			
४. अन्य प्रशासनीक सेवा शुल्क (रु.)		२२९७००/-			
५. हातहतियार नविकरण दस्तुर (रु.)		१८७२५०			
६. प्रशासनीक दण्ड जरिवाना र जफत (रु.)		३५९६९०/-			
७. राष्ट्रिय परिचयपत्र		७,५९४८१/-			
ड. मुद्रा शाखा					
	दर्ता		फछौट		
१. अभद्र व्यवहार	९१		३९		
२. कालो बजार	१		१		
३. जुवा			१		
५. क्षतिपुर्ति	२		१		
७. केही सार्वजनिक अपराधहरु					
द. कालोबजार					
२. मुख्य क्रियाकलापहरु तथा कार्ययोजनाहरु					
क. बैठक		यस अवधिको		कैफियत	
१. जिल्ला सुरक्षा समिति		९			
२. कार्यालय प्रमुख		३			
३. जिल्ला स्थित पार्टीका प्रतिनिधिहरुको बैठक		६			
४. जिल्ला अनुगमन तथा मूल्यांकन समितिको बैठक		१			
५. जिल्ला विपद व्यवस्थापन समिति		१			
६. बजार अनुगमन		३			

जिल्ला अधिकारी

७. बजार अनुगमन सम्बन्धी बैठक	१	
८. कोभिड १९ संकट व्यवस्थापन केन्द्र	१	
ख. कार्ययोजनाहरु		
१. एकिकृत सुरक्षा योजनाहरु		
२. मन्सुन पूर्व तयारी योजनाहरु		
३. विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाहरु		
४. सिमा सुरक्षा योजनाहरु		
५. वडा दशै, दिपावाली, छठ पर्व लगाएतका चाडपर्व लक्षित सुरक्षा कार्ययोजना-२०७९, बारा		
६. लागु औषध कार्य योजना		
७. विपद् व्यवस्थापन कार्ययोजना		
८. शान्ति सुरक्षा कार्ययोजना		
९. सुरक्षा योजना,		
१०. वार्षिक कार्ययोजना तर्जुमा र कार्यान्वयन,		
११. QRT/IRT परिचालन कार्य योजना,		
१२. राजमार्ग तथा सडक सुरक्षा योजना,		
१३. जिल्ला स्तरीय निर्वाचन विशेष सुरक्षा योजना २०७९		


१०. सूचना अधिकारी र प्रमुखको नाम र पद:-

- सूचना अधिकारी:- श्री अनुश आचार्य, प्रशासकीय अधिकृत (९८४२९९६५६६)
- प्रवक्ता:- श्री कृष्णप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी (९८५५०४५४०३)
- कार्यलय प्रमुख:- श्री कृष्ण बहादुर कटुवाल, प्रमुख जिल्ला अधिकारी (९८५५००७७७७)

११. सम्बन्धित ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:-

- स्थानीय प्रशासन ऐन, २०२८
- नागरिकता ऐन, २०६३
- राहदानी ऐन, २०६३
- विष्फोटक पदार्थ ऐन, २०१८
- बालबालिक सम्बन्धी ऐन, २०७५
- भ्रष्टाचार निवारण ऐन, २०५९
- मानव अधिकार आयोग ऐन, २०५३
- यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- सशस्त्र प्रहरी ऐन, २०४८
- सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४

- संस्था दर्ता ऐन, २०३४
- सार्वजनिक सुरक्षा ऐन, २०६०
- संक्षिप्त कार्यविधि ऐन, २०२८
- होटल व्यवस्था तथा मदिराको विक्रि वितरण (नियन्त्रण) ऐन, २०२३
- उपभोक्ता संरक्षण ऐन, २०७५
- कारागार ऐन, २०१९
- खाद्य ऐन, २०२३
- छापाखाना र प्रकाशन ऐन, २०४८
- जलश्रोत ऐन, २०४९
- जग्गा प्राप्ती ऐन, २०४९
- जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- प्रहरी ऐन, २०१२
- उमेर नाम र जात सच्याउने नियमहरू, २०१७
- नागरिकता नियमावली, २०६३
- कारागार नियमावली, २०२०
- खाद्य नियमावली, २०२७
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- जलश्रोत नियमावली, २०५०
- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- हातहतियार खरखजाना नियमावली, २०२८
- प्रहरी नियमावली, २०२८
- राहदानी नियमावली, २०६७
- सशस्त्र प्रहरी नियमावली, २०६०
- संस्था दर्ता नियमावली, २०४३
- सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१
- मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
- मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३
- लागुऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८
- हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९



- नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५
- सदाचार संहिता, २०७५
- ऋऋत्खु जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ (संशोधन सहित)
- राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५
- कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० र नियमावली, २०७७
- सूचनको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६
- राष्ट्रिय परिचयपत्र कार्यक्रम संचालन कार्यविधि, २०७७
- ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७
- मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७
- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

१२. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण:- आ.व.

२०७९/८०

विवरण	चालु खर्च	पूँजीगत खर्च
आ.व.०७९/८० को लागि स्वीकृत वार्षिक विनियोजित बजेट	रु.२,४३,५३,०००/-	रु. ९,००,०००/-
२०७९ कार्तिक महिना देखि पौष मसान्त सम्मको खर्च	रु.१,३०,९१,८४८/-	रु. ७८८९२६/-
राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग तर्फ	रु.२८६१०००/-	जसमध्ये खर्च रु ७५९४८१. /-

१३. जिल्ला प्रशासन कार्यालय बारा कलैयाको वेबसाईटको विवरण:-

- www.daobara.moha.gov.np
- daobara@moha.gov.np
- Facebook page: <https://www.facebook.com/daobara1/>

१४. कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिवद्धता

- वार्षिक कार्ययोजना:- २०७९लाई पूर्ण रूपमा कार्यान्वयन गरी सेवा प्रवाह भइरहेको ।
- सेवा प्रवाह सुधार कार्ययोजना: २०७९ बमोजिम सेवा प्रवाह भइरहेको ।
- कार्यालयबाट नियमित सेवा प्रवाह गर्दा प्रचलित कानून, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।




Signature
जिल्ला प्रशासक

- सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रिकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
- कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
- सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको बोध, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहका प्रमुखआधार हुनेछन् ।
- बैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका पीडित ६ जना घरपरिवार/ हकवाला लाई गृह मन्त्रालयबाट प्राप्त रु.२,०५,५८,८९३.९९/- रकमा वितरण गरियो ।
- गर्मि मौसम सँगै हुने आगलागी जन्य विपद् घटनाबाट हुने क्षति हुने घरपरिवारलाई राहत स्वरूप क्षतिपूर्ति वापत रु.२,९६,०००/- रकम वितरण गरियो र निजलाई आवश्यकता अनुसार काठको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरेको ।

१५. अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

मिति २०७९।०८।२९ मा यस जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं.५ स्थित ईटियाहिमा जिल्ला प्रशासन कार्यालय, बाराको आयोजनामा स्थानीय सरोकारवाला नागरिकहरु, जनप्रतिनिधिहरु, महिला, जेष्ठ नागरिक, पालिका स्तरिया बालकबलका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंम सेविकाहरु, संघ संस्थाहरुका प्रतिनिधिहरु लगायतलाई लक्षित गरी अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले गर्नुभएको थियो भने विश्रामपुर गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथि, उपाध्यक्ष विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, प्रहरी चौकी विश्रामपुरका प्रमुख, विश्रामपुर गाउँपालिकाका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्यूहरु, विश्रामपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, वडा कार्यसमितिका पदाधिकारीका सदस्यहरु अतिथिका रुपमा सहभागी हुनुभएको थियो। युवा वर्ग, स्थानीय सरोकारवाला नागरिकहरु, जनप्रतिनिधिहरु, महिला, जेष्ठ नागरिक, नागरिक अगुवा, वडा अध्यक्ष ज्यूहरु सबै, पालिका स्तरिया बालकबलका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंम सेविकाहरु, संघ संस्थाहरुका प्रतिनिधिहरु विद्यार्थीहरु, शिक्षक, पत्रकार, सामाजिक अगुवा, सुरक्षा निकायका प्रमुखहरु, भद्रभलामी, बुद्धिजीवि, सुरक्षाकर्मीहरु लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न गरियो ।

तस्विरहरु:-





१६. सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम: -

मिति २०७९।०९।२१ मा यस जिल्लाको सुवर्ण गाउँपालिका वडा नं.१ मा जिल्ला प्रशासन कार्यालय, बाराको आयोजनामा सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले गर्नुभएको थियो भने सुवर्ण गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथि रूपमा सहभागी हुनुभएको थियो। सुवर्ण गाउँपालिका सबै वडाका अध्यक्ष अध्यक्षज्यूहरू कार्यपालिकाका सदस्यज्यूहरू, सुवर्ण गा.पा.का सामाजिक सुरक्षा शाखा प्रमुख, वडा कार्यसमितिका पदाधिकारीका सदस्यहरू अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विद्यार्थी, शिक्षक, पत्रकार, सामाजिक अगुवा, सुरक्षा निकायका प्रमुखहरू, जेष्ठ नागरिकहरू, भद्रभलामी, बुद्धिजीवि, सुरक्षाकर्मीहरू लगायत १४० जना भन्दा धेरैको सहभागीता रहेको थियो।



[Handwritten Signature]
जिल्ला अधिकारी

कार्यक्रम सम्बन्धी तस्वीरहरु



२०. क्रसर उद्योगको अनुगमन:-

बारा जिल्लामा कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायतका संचालन अनुमति नलिई संचालनमा रहेका दुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरुलाई तत्काल बन्द गर्न मिति २०७९।०९।२२ गते बसेको नदिजन्य तथा खानी जन्य पदार्थ अनुगमन तथा समन्वय समितिको सदस्य सचिव नि. जिल्ला समन्वय अधिकारी श्री आमोद चौधरीको अध्यक्षतामा बैठक बसी अनुगमनलाई कार्यान्वयनमा ल्याउन स.प्र.जि.अ. को संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको र उक्त समिति बाट ३७ वटा दुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन प्रशोधन कार्यमा



संलग्न क्रसर उद्योगको अनुगमन गरिएको र कानून विपरीत संचालनमा रहेको पाईएकाले उद्योगहरु बन्द गरेको ।

२१. विपद सम्बन्धी कार्य विवरण

१. जिल्ला बारामा विगतका केही दिन देखी बढेको अत्याधिक चिसो, हुस्सु र शितलहरबाट प्रभावित क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बारा र मातहतका युनिटहरुबाट जिल्लाका विभिन्न ४२ स्थानहरुमा दाउरा वितरण गरी स्थानिय समुदायहरुलाई आगो ताप्ने ब्यबस्था मिलाईएको ।
२. मिति २०७९।०९।०६ का दिन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्ला भरका सबै पालिकाहरुका स्थानीय विपद् व्यवस्थापन समितिबाट आवश्यकता अनुसार विपन्न र अति विपन्न दलित वस्तीहरुमा न्यानो कपडा, कम्बल र दाउराको व्यवस्था गरी वितरण गर्न उल्लेखित निर्णयबाट अनुरोध गरी पठाइएकोमा विभिन्न पालिकाहरुले आवश्यकता अनुसार न्यानो कपडा तथा कम्बल ८०० थान, सिरक २५० थान, र चोक चोकमा आगो ताप्नेको लागि ५५ चट्टा दाउरा वितरण गरेको जानकारी प्राप्त भएको र न्यानो कपडा, कम्बल र दाउरा वितरण गर्ने कार्य गरेको ।
३. उपरोक्त सम्बन्धमा मिति २०७९।०९।२६ गते नि.प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्यको संयोजकत्व, सुरक्षा निकायको प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, बुद्धिजीवि लगायतको उपस्थितिमा कलैया उपमहानगरपालिका वडा नं. १४ स्थित बघवन टोलमा शितलहर तथा चिसोबाट प्रभावित विपन्न तथा अति विपन्न दलित १०३ जना व्यक्ति/परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको ।

तस्विरहरु:-



२३. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको बिषय:- नभएको
२४. सार्वजनिक निकाय सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको सोको विवरण:- गृह मन्त्रालयबाट प्रकाशित हुने (www.moha.gov.np)



23

(Signature)

प्रमुख जिल्ला अधिकारी